



गोदावरी नगरपालिकाको कार्यालय बज्रवाराही, चापागाउँउ,ललितपुर

नगर विकास स्वयंसेवक परिचालन कार्यविधि/निर्देशिका

२०७७

प्रस्तावना

गोदावरी नगरपालिकाको प्राथमिकताका विभिन्न क्षेत्रका लक्ष्यहरु प्राप्त गर्नका लागि स्वयंसेवक सेवा मार्फत स्वयंसेवक परिचालन तथा स्वयंसेवाको प्रवर्द्धन गरि नगर विकास तथा विपद् व्यवस्थापनका कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गरी समग्र नगर विकासमा योगदान पुर्याउने उद्देश्यलेयुवा स्वयंसेवकहरूलाई परिचालन गर्न वाच्छनीय भएकोले स्थानीय सरकार संचालन ऐन २०७४ को नियम १०२ को १ (२) बमोजिम गोदावरी नगरपालिकाले “नगर विकास स्वयंसेवक परिचालन कार्यविधि/निर्देशिका २०७७” बनाइएको छ।

परिच्छेद - १
प्रारम्भिक

(१) संक्षिप्त नाम र प्रारम्भ

- (क) यस कार्यविधिको/निर्देशिकाको नाम “नगर विकास स्वयंसेवक परिचालन कार्यविधि/निर्देशिका २०७७” रहेको छ।
(ख) यो कार्यविधि/निर्देशिका गोदावरी नगरपालिका, नगर कार्यपालिका बाट पारित भएको मिति देखि लागु हुनेछ।

२) परिभाषा:विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :-

- (क) “कार्यविधि”/निर्देशिका भन्नाले “नगर विकास स्वयंसेवक परिचालन कार्यविधि/निर्देशिका २०७७” सम्फन्नु पर्छ।
(ख) “स्वयंसेवा” भन्नाले व्यक्तिगत स्वार्थका निम्न आर्थिक, सामाजिक तथा राजनीतिक फाइदावाट उत्प्रेरित नभईकन स्वेच्छाले निःस्वार्थ तथापरम्परागत रूपमा समाजमा विद्यमान रहेको व्यावसायिक र संगठित रूपले सञ्चालन भैरहेका सवयंसेवी कृयाकलापहरूलाई सम्फन्नु पर्छ।

- (ग) “स्वयंसेवक” भन्नालेनगरपालिकाका नियमित बेला-बखतमा अथवा नियमित रूपमा स्वयंसेवाका गतिविधिमा संलग्न हुने व्यक्तिलाई स्वयंसेवक मानिन्छ । निर्धारित समय र जिम्मेवारीसहित दिइएको खास काम गर्ने व्यक्ति स्वयंसेवक हुन् । दिइएको खास काम सक्रियतापूर्वक पूरा गर्न र सङ्गटासन्न व्यक्ति एवं समुदायको जीवनमा सुधार ल्याउन तथा मानवीय पीडामा तत्काल राहत प्रदान गर्नका लागि स्वयंसेवक जिम्मेवार हुन्छन् साथै, यस परिभाषाले यस कार्यविधि बमोजिम परिचालन गरिने स्वयंसेवकलाई समेत जनाउँछ ।
- (घ) “नगरपालिका” वा “नगर”भन्नाले गोदावरी नगरपालिका बज्रवाराही, चापागाऊ,ललितपुर लाई जनाउँछ ।
- (ङ) “शैक्षिक संस्था” भन्नाले प्राविधिक वा अप्राविधिक शैक्षिक ज्ञान दिने तथा नेपाल सरकारबाट नियमित रूपमा अनुदान पाउने सार्वजनिक तथा सामुदायिक विद्यालयहरूलाई जनाउँछ ।
- (च) “प्राविधिक सहयोग” भन्नाले नगरपालिकाद्वारा स्वयम सेवक परिचालन मार्फत विभिन्न निकायहरूबाट सम्पादन गरिने कार्यमा सहयोग पुऱ्याउने उद्देश्यबाट खटाइएका जनशक्तिलाई जनाउँछ ।
- (छ) “प्राविधिक स्वयंसेवक” भन्नाले नगर विकास स्वयंसेवक सेवा अन्तर्गत परिचालित प्राविधिक क्षेत्रका स्वयंसेवकहरूलाई जनाउँछ ।

परिच्छेद - २ स्वयंसेवक परिचालनको उद्देश्य तथा क्षेत्र

३) स्वयंसेवक परिचालनका उद्देश्य तथा आधारहरु

- (क) नगर विकास स्वयंसेवक सेवा अन्तर्गत स्वयंसेवक परिचालन गर्दा दक्ष व्यक्तिहरूलाई अल्पसमयको रोजगारी दिने, सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्ने, गरिवी न्यूनीकरण गर्ने, दिगो विकास लक्ष्य हाँसिल गर्न लक्ष्य प्राप्तिमा सहयोग पुऱ्याउने र समुदायस्तरबाटै स्वयंसेवी भावनाको प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य रहनेछ ।
- (ख) नगर विकास स्वयंसेवक सेवा अन्तर्गत देहाय बमोजिमका विषयक्षेत्रहरूसँग सम्बन्धित जनशक्तिलाई ।
स्वयंसेवकको रूपमा परिचालन गरिने छ :-

- (अ) स्वास्थ्य, सामुदायिक शिक्षा, बाल र ज्येष्ठ नागरिक संरक्षण तथा सामाजिक सुरक्षा
(आ) कृषि सेवा, पशु सेवा, वन र जडिबुटी
(इ) वातावरण संरक्षण, तथा पूर्वाधार विकास
(ई) उद्यमशिलताको विकास, इञ्जिनियरिङ तथा अन्य प्राविधिक क्षेत्रहरु
(उ) आवधिक, विषयगत तथा वार्षिक योजना तर्जुमा र अनुगमन तथा मूल्याङ्कन
(ऊ) विपद् जोखीम न्यूनिकरण तथा व्यवस्थापन
(ए)नगरपालिकाले तोकेका अन्य क्षेत्रहरु
- (ग) स्वयंसेवक व्यवस्थापन गर्दा स्वयंसेवकका चार पक्षहरूलाई आधार मानिनेछ ।
- (अ) **पारस्परिक सहयोग(Mutual Aid)** : यसको अभिप्राय विभिन्न समूह बनाएर एक-आपसमा आफ्नै सामाजिक तथा आर्थिक सहयोगका लागि गरिने स्वयंसेवा भन्ने हो । नगरपालिकाका विकास

कार्यक्रमहरूमा समूहका व्यक्तिहरूलाई सङ्गठित गराएर उनीहरूबाट नै सञ्चालन गर्ने गरी कार्य गर्न त्यसको सहजीकरण गरिन्छ ।

- (आ) **परोपकारिता(Philanthropy):** यसको अभिप्राय मुख्य रूपमा लाभान्वित हुने व्यक्तिहरू आफै वा आफूनो समूहका व्यक्तिहरू नभएर अन्य व्यक्तिलाई गरिने स्वयंसेवा।
- (इ) **नागरिक संलग्नता(Civic Engagement) :** यसको अभिप्राय सरकारी निकायहरूमा प्रतिनिधित्वदेखि स्थानीय विकास कार्यक्रममा सहभागी हुदै शासन प्रक्रियामा सहभागी भएर गरिने स्वयंसेवा भन्ने हो ।
- (इ) **वकालत वा अभियान(Advocacy or Campaigning) :** यसको अभिप्राय वकालत वा अभियानका माध्यमबाट विपद् जोखीम व्यवस्थापन, स्वास्थ्य प्रबढ्दन, पर्यावरण संरक्षण, पूर्वाधार निर्माण, लैङ्गिक समानता आदिका पक्षमा आवाज उठाएर जनचेतना बढाउदै नीति-नियमहरू परिवर्तन गर्न रचनात्मक दबावको सिर्जना गरेर गरिने स्वयंसेवा हो

४) नगर विकास स्वयंसेवक सेवाबाट स्वयंसेवक परिचालन गर्दा देहाय बमोजिमका विषयहरूलाई प्रमुख आधारको रूपमा लिइनेछ ।

- (क) नगरको प्रशासनिक संगठनबाट आवश्यक मात्रामा जनतालाई अप्राविधिक वा प्राविधिक सेवा पुऱ्याउननसकिएका क्षेत्रहरूमा सहजीकरण गर्ने,
- (ख) नगरवासीहरूको जीवनस्तर उकास्नका लागि सरकारी स्तरबाट समेत लगानी भई वा नभई उत्पादन क्षेत्रमा कार्यरत सहकारी, संघ/ संस्थाहरूद्वारा संचालित कार्यक्रमहरूमा प्राविधिक सहयोग गर्ने
- (ग) नगर वा समुदायद्वारा सामाजिक हितको लागि संचालित सामुदायिक सेवा कार्यक्रमहरूमा प्राविधिक सहयोग गर्ने
- (घ) विपद् जोखीम न्यूनिकरण तथा व्यवस्थापनमा सहयोग गर्ने
- (ङ) समावेशी सिद्धान्त अवलम्बन गर्ने, सामुदायिक संलग्नता र जवाफदेहिता कायम गर्ने ।

(५) स्वयंसेवक परिचालन गर्नका लागि सहकार्य गरिने निकाय देहाय बमोजिम रहनेछन ।

- (क) नगरपालिकाको कार्यालय, विषयगत शाखा र उपशाखाहरू तथा वडा कार्यालयहरू
- (ख) नेपाल रेडक्रस सोसाइटी
- (ग) शैक्षिक निकायहरू
- (घ) सहकारी तथा सामुदायिक संघसंस्थाहरू
- (ङ) नगरपालिकाले तोकेको अन्य निकायहरू

(६) जिम्मेवारी

६.१ स्वयंसेवक परिचालन गर्ने निकायहरूले देहाय बमोजिमको जिम्मेवारी बहन गर्नुपर्नेछ ।

- (क) खटिई आएका स्वयंसेवकहरूलाई तत्काल जिम्मेवारी दिई काममा लगाउने
- (ख) स्वयंसेवकहरूले पाउने तोकिए बमोजिमका सेवा सुविधाहरु सरल र सहज रूपमा उपलब्ध गराउने
- (ग) स्वयंसेवकलाई स्वयंसेवा कार्यमा सहयोग र मार्गनिर्देशन गर्ने,
- (घ) सन्दर्भ तथा सम्भावनाअनुरूप सामाजिक समायोजन एवं लैङ्गिक समानताजस्ता पक्षलाई विशेष ध्यानमा राखी स्वयंसेवा प्राप्त गर्न अभिप्रेरित गर्ने
- (ङ) स्वयंसेवकका लागि कामको प्रकृतिअनुसार स्वस्थ तथा सुरक्षित काम गर्ने वातावरण सृजना गर्ने,
- (च) स्वयंसेवकलाई लगाइएको कामका लागि उपयुक्त भौतिक सुविधाको व्यवस्था गर्ने,
- (छ) कुनै पनि स्वयंसेवकलाई सेवामा खटाउनु पूर्व सेवाको प्रकृतिका आधारमा उपयुक्त विमाको व्यवस्था गर्ने,
- (ज) अभिलेखको विवरण उपयुक्त किसिमबाट राख्ने (जस्तै: इलेक्ट्रोनिक साधन आदि) र अध्यावधिक गर्दै जाने,
- (झ) स्वयंसेवकलाई स्वयंसेवा कार्यमा सहयोग र मार्गनिर्देशन गर्ने र स्वयंसेवकहरूका पिरमर्का र गुनासो सम्बोधन गर्ने
- (ञ) स्वयंसेवकहरूको कार्य सम्पादनको मूल्याङ्कन र सुपरिवेक्षण गर्ने र सोहि आधारमा मूल्याङ्कन र प्रोत्साहन पुरस्कारको व्यवस्था गर्ने साथै वृत्ति विकास, क्षमता विकास र व्यक्तित्व विकास सम्बन्धी स्थानीय स्तरमा उपलब्ध अवसरहरूमा सहभागी गराउने ।

६.२ परिचालित हुने स्वयंसेवकका जिम्मेवारी :

- (क) दिएको कार्य विवरणअनुसार प्रतिबद्ध भई जिम्मेवारीको पूर्ण पालना गर्ने
- (ख) नेपाल सरकारको प्रचलित कानून र स्वयंसेवकको आचारसंहिता स्वीकार गर्ने
- (ग) नगरपालिकाको उद्देश्य प्राप्तिमा तल्लीन रहने
- (घ) आफ्नो दक्षता अभिवृद्धिका लागि प्रयत्नशील रहने
- (ङ) आफूले दिएको सेवाको अभिलेख आफूले राख्ने र नगरपालिकालाई पनि समयमा उपलब्ध गराउनुपर्ने (कृपया अनुसूची हेर्नुहोस्)
- (च) सेवाग्राहीको विश्वास, विचार तथा अधिकारको सम्मान गर्ने
- (छ) स्वयंसेवक नोट (डायरी) नियमित रूपमा भर्ने र प्रतिवेदन पेश गर्ने


६.३ परिचालनका क्रममा स्वयंसेवकले ध्यान दिनुपर्ने पक्षहरू :

- (क) अरूलाई सेवा गर्दा आफ्ना व्यवहार, भावना तथा पूर्वाग्रहहरूबाट स्वयंसेवालाई प्रभावित बन्न दिनु हुँदैन
- (ख) सङ्गठासन्न मानिसहरूले विभिन्न अवस्थामा विवेकभन्दा भावनाबाट प्रेरित भई प्रतिक्रिया गर्न सक्छन् भन्ने कुराको जानकारी स्वयंसेवकमा हुनुपर्दछ ।
- (ग) आवश्यक नभएको सहायता विरलै ग्राह्य हुन्छ र कुनै व्यक्तिसँग यसलाई अस्वीकार गर्ने अधिकार हुन्छ भन्ने कुरा स्वयंसेवकले मनन गर्नुपर्दछ ।
- (घ) मानिसहरूका आफ्ना समस्या जहाँ छन् र जसरी छन्, त्यसैलाई नै स्वयंसेवकले स्वीकार गर्नुपर्दछ ।
- (ङ) सेवाग्राहीको समस्या बुझेको तथा यस सम्बन्धमा सहयोग गर्न चाहेको कुरामा सेवाग्राहीलाई स्पष्ट गराउन सक्ने क्षमता स्वयंसेवकमा हुनुपर्दछ ।
- (च) मानिसहरूको शारीरिक बनोट तथा मानसिक अवस्था, पारिवारिक पृष्ठभूमि, शैक्षिक योग्यता तथा जीवनका अनुभवहरू फरक-फरक हुन्छन् भन्ने कुराको जानकारी स्वयंसेवकलाई हुनुपर्दछ ।

- (छ) सबैको माया पाउने, सुरक्षित रहने, आर्जन गर्ने, कार्य सिद्ध गर्ने र समाजमा चिरपरिचित तथा मान्य हुने जस्ता आधारभूत चाहनाहरू समान हुन्छन् भन्ने कुराको जानकारी स्वयंसेवकलाई हुनुपर्दछ ।
- (ज) प्रत्येक मानिसका आफ्ना व्यक्तिगत आवश्यकताहरू हुन्छन् र उसले ती आवश्यकताहरू पूरा गर्न विभिन्न किसिमले प्रतिक्रिया गरिरहेको हुन्छ, भन्ने कुराको जानकारी स्वयंसेवकलाई हुनुपर्दछ ।
- (झ) मानिसहरू आफ्नो जीवनलाई आफै नियन्त्रण गर्न चाहन्छन् र आफै निर्णय गर्न चाहन्छन् भन्ने कुरा स्वयंसेवकले मनन गर्नुपर्दछ ।

६.४ स्वयंसेवक व्यवस्थापनका चरण :

स्वयंसेवक व्यवस्थापन ऐउटा निरन्तर प्रक्रिया हो । सामान्यतया स्वयंसेवक व्यवस्थापनको सुरूवात स्वयंसेवकको परिचालनको योजनाबाट हुने भए तापनि स्वयंसेवक व्यवस्थापनको उपयुक्त चरण कार्यक्रमको जुनसुकै अवस्थामा पनि सुरू गर्न सकिन्छ । स्वयंसेवक व्यवस्थापन गर्दा निम्न चरणहरूलाई अवलम्बन गरिनेछ ।



- (७) स्वयंसेवक छनौटका आधारहरू स्वयंसेवकको छनौट गर्दा देहाय बमोजिमका प्रक्रियाहरू अपनाइने छन्

(अ) न्यूनतम योग्यता कुनै पनि व्यक्ति स्वयंसेवक रूपमा छनौट हुन देहाय बमोजिम न्यूनतम योग्यता भएको हुनुपर्नेछ ।

(क) नेपाली नागरिक भएको,

(ख) अठार वर्ष उमेर पूरा भएको हुनुपर्ने, तर उमेरको हद चालीस वर्ष ननाघेको हुनुपर्ने,

(ग) सम्बन्धित आवेदकले तोकिएको विषयक्षेत्र पदको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट आवश्यक योग्यता हासिल गरेको ।

(घ) सम्बन्धित क्षेत्रमा आधारभूत ज्ञान, सीप र क्षमता हाँसील गरेको ।

(ङ) विपद् जोखीम व्यवस्थापनका लागि स्वसंसेवक छनौट गर्दा नेपाल रेडक्रस सोसाइटीद्वारा सम्बन्धित क्षेत्रमा तालिम प्राप्त गरेका स्वसंसेवकलाई पहिलो प्राथमिकता दिईनेछ । तालिम प्राप्त स्वयंसेवकको विवरण अनुसूचि ७ मा संलग्न गरिएको छ ।

(आ) स्वयंसेवक छनौट तथा परिचालन नगर विकास स्वयंसेवक सेवा अन्तर्गत परिचालन हुने स्वयंसेवकहरूको छनौट देहाय बमोजिमका आधारहरूमा गरिनेछ ।

(क) नगर विकास स्वयंसेवक सेवामा प्राप्त आवेदनहरूलाई सम्बन्धित विषयक्षेत्रको सम्बन्धित पदका उम्मेदवारहरूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको प्राप्ताङ्क प्रतिशतको योग्यताक्रमका आधारमा ।

(ख) स्वयंसेवक नियुक्तिका लागि आवेदन गर्ने व्यक्तिहरूका लागि संचालन गरिने लिखित तथा मौखिक परिक्षा वा अन्तरवार्ताको योग्यताक्रमका आधारमा ।

(ग) सामाजिक समूह, भौगोलिक क्षेत्र र अपांगताका आधारमा निर्धारण गरिने समावेशीताको भारको आधारमा ।

(घ) सम्बन्धित विषयमा आधारभूत ज्ञान, सीप र क्षमता भएको

(इ) स्वयंसेवक छनौट, परिचालन तथा व्यवस्थापन समिति

स्वयंसेवकको छनौट, परिचालन तथा व्यवस्थापन गर्नका लागि देहाय बमोजिमको एक समिति हुनेछ ।

- | | |
|--|------------|
| ● नगर प्रमुख वा निजले तोकेको व्यक्ति | संयोजक |
| ● योजना वा सामाजिक शाखा | सदस्य |
| ● विषयगत शाखा | सदस्य |
| ● स्वयंसेवकको तर्फबाट (१जना) प्रतिनिधि | सदस्य |
| ● नेपाल रेडक्रस सोसाइटीको (१जना) प्रतिनिधि | सदस्य |
| ● प्रमुख प्रशासकीय अधिकृत | सदस्य सचिव |

(क) स्वयंसेवकको छनौट, परिचालन तथा व्यवस्थापन समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।

(ख) स्वयंसेवकको छनौट, परिचालन तथा व्यवस्थापन समितिको बैठकसम्बन्धी मापदण्ड समितिआफैले निर्धारण गरे बमोजिम हुनेछ ।

(८) स्वयंसेवक छनौट, परिचालन तथा व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारस्वयंसेवकको छनौट, परिचालन तथा व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारहरु देहाय बमोजिम हुनेछन् ।

- (क) स्वयंसेवक परिचालन गर्ने कार्यक्षेत्र तथा विषयक्षेत्रको एकिन गर्ने
- (ख) दरखास्त फारमका ढाँचा तयार गरी छपाइ गर्ने गराउने,
- (ग) स्वयंसेवक परिचालनको लागि विनियोजित रकमको बाडफाँड गर्ने,
- (घ) स्वयंसेवकको विज्ञापन वा सूचना प्रकाशित गर्ने,
- (ङ) विवादित विषयहरुकासमाधान गर्ने,
- (च) प्रत्येक स्वयंसेवकको हरेक आर्थिक वर्षको कार्य सम्पादन मूल्यांकन गर्ने
- (छ) स्वयंसेवकको काम कारबाहीका सम्बन्धमा आवश्यक निर्देशन दिने,
- (ज) स्वयंसेवकका विज्ञापन वा सूचनामा दरखास्त परेका उम्मेदवारहरुको दरखास्त फाराम संकलन गर्ने,
- (भ) उपखण्ड(क) बमोजिम प्राप्त हुन आएका दरखास्त फाराम प्रक्रिया पुरा भएका छानविन गर्ने,
- (न) दरखास्त फारामहरुको मूल्याङ्कन अनुसूची - १ बमोजिम गर्ने,
- (ट) छनौट भएको योग्य स्वयंसेवकहरुको नामावली अनुसूची - २ बमोजिमको ढाँचामा सम्झौता गरी अनुसूची - ३ कोढाँचा बमोजिम नियुक्ति पत्र दिने
- (ठ) स्वयंसेवकका कार्यहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने ।
- (ड) स्वयंसेवकको बीमाको सुनिश्चितता गर्ने

(९) स्वयंसेवाको रूपमा सेवा गर्न आवश्यक न्यूनतम समय

- (क) आपत्कालीन अवस्थामा कुनै दक्ष विशेषज्ञको सेवा आवश्यक भएको अवस्थामा दैनिक ४ घण्टा वा १ दिन वा सो भन्दा बढी समयको लागि सेवामा लगाउन सकिनेछ ।
- (ख) सामान्य अवस्थामा कम्तीमा २ हप्ता सम्मको लागि यस्ता दक्ष स्वयंसेवक परिचालन गर्न सकिनेछ । तत्पश्चात् पनि नीजको सेवा संस्थालाई आवश्यक भएमा नीजको ज्ञान, सीप, दक्षता र कार्यसम्पादनको आधारमा सेवा अवधि थप गर्न वा अन्य स्वयंसेवक समुह परिचालन गर्न सकिनेछ ।
- (ग) आवश्यकता र कामको प्रकृतिको आधारमा स्वयंसेवक व्यवस्थापन समितिले थप निर्णय लिन सक्नेछ ।

१०. परिचालन :

सेवा कार्यका लागि छनौट भएका स्वयंसेवकहरूलाई, पूर्ण जिम्मेवारीका साथ परिचालन गरिनेछ । तोकिएको समय र स्थानमा स्वयंसेवाको लागि खटिँदा आचार-संहिता र सम्झौता बमोजिमका शर्तहरू एवं कार्य विवरण (JD) को पालना गर्नु पर्दछ । समुदाय र सेवाग्राहीको विश्वास, सम्मान र सामाजिक मूल्यलाई ख्यालगरी तथा सुरक्षालाई समेत ध्यानदिई कार्य गर्नुपर्दछ । सुरक्षालाई ख्याल गरी कार्य अगाडि बढाउने र टोली प्रमुख वा व्यवस्थापकमार्फत् प्रगति तथा उपलब्धि प्रेषित गर्नुपर्दछ । साथै कुनै समस्या आईपरेमा समाधानको लागि प्रयास गर्दैसमाधानको उचित उपायहरूबाट कार्यको निरन्तरताको उचित व्यवस्थापन गर्नुपर्दछ ।

११. सुपरिवेक्षण :

स्वयंसेवकहरूलाई प्रभावकारी तुल्याउन चुस्त सुपरिवेक्षण गरिनेछ । सुपरिवेक्षणको गुणस्तरले स्वयंसेवा कार्यक्रमको सफलताको निर्धारण गर्दछ । सहि मार्गनिर्देशन गर्दै प्रभावकारी सुपरिवेक्षणबाट स्वयंसेवकहरूको उत्साह बढाउन सहयोग गरिनेछ ।

स्वयंवक व्यवस्थापन समितिले तोकेको पदाधिकारी वा कर्मचारीले सुपरिवेक्षणको काम गर्नुपर्दछ। सुपरिवेक्षण विभिन्न स्वयंसेवाका विभिन्न तहमा गर्न सकिन्छ। सोको लागि उपयुक्त फाराम र सूचकहरू तयार गरी स्वयंसेवाका कार्यको सुपरिवेक्षण गरिनेछ।

(क) सुपरिवेक्षकको जिम्मेवारी निम्नअनुसार हुनेछन् :

- स्वयंसेवकलाई कामको जानकारी दिने,
- सेवाकालीन प्रशिक्षण दिने,
- मार्ग निर्देशन गर्ने
- स्वयंसेवक परिचालनको अभिलेख राख्ने
- स्वयंसेवकको कार्य सम्पादनको मूल्याङ्कन गर्ने र
- कार्य सम्पादनमा सुधार ल्याउनको निमित्त सृजनात्मक सुझाव दिने।

(१२) स्वयंसेवक छनौट विधि स्वयंसेवक छनौट गर्नका लागि देहाय बमोजिमका छनौट विधि अवलम्बन गरिनेछ

- (क) प्रारम्भिक छनौट गर्ने,
 (ख) प्रयोगात्मक अन्तर्वाता लिने र प्राप्त गरेको अंकका आधारमा नतीजा प्रकाशन गर्ने,

(१३) सफल उम्मेदवार वा स्वयंसेवक नयुक्ति भएको स्वयंसेवा अवधिनपुग्दै सेवाबाट अलग भएमा उक्त पदमा वैकल्पिक उम्मेदवारको सूचिबाट माथिल्लो स्थानमा रहेको उम्मेदवार छनौट गर्न सकिनेछ।

(१४) छनौटका लागि आवेदन दिने व्यक्तिहरूको व्यक्तिगत विवरण तयार गरिनेछ। व्यक्तिगत विवरण अनुसुचि- ४ अनुरूपकोहुनुपर्नेछ।

(१५) पदस्थापन तथा परिचालन :

छनौट भएका स्वयंसेवकको जिम्मेवारीको निर्धारण गरि तालिम, अनुभव तथा योग्यताका आधारमा स्वयंसेवकलाई उपयुक्त तहमा पदस्थापन गरिनेछ यसले स्वयंसेवकको मनोबल उच्च राख्न तथा सेवाको भावनामा वृद्धि गर्न सहयोग गर्दछ। परिचालन गर्दा स्वयंसेवकहरूको सङ्गठनात्मक स्वरूप (Organogram) तयार पारी सोअनुसार स्वयंसेवकलाई जिम्मेवारी दिएर परिचालन गरिनेछ।

(१५) क. विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि स्वयंसेवक परिचालन :

शहरी समुदायमा भविष्यमा आईपर्ने प्राकृतिक तथा मानवजन्य विपद्लाई मध्यनजर गरि विपद्को उचित पूर्वतयारी तथा प्रतिकार्यका एवं विपद् पश्चात् प्रभावितहरूका लागि तत्कालका मानवीय सेवा प्रदान गरिनेछ। प्रभावकारी विपद् पूर्वतयारी एवं प्रतिकार्य गर्नकालागि नेपाल रेडक्रस सोसाइटीद्वारा विभिन्न समयमा तालिम प्रदान गरिएका दक्ष स्वयंसेवकहरू: प्राथमिक उपचार (First Aid), जिल्ला विपद् प्रतिकार्य समूह (DDRT), राष्ट्रिय विपद् प्रतिकार्य समूह (NDRT), विपद् प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE), Water Rescue, शहरी विपद् जोखीम स्वयंसेवक, अगुवा कार्यकर्ताहरू (Champions) आदि तथा अन्य सरकारी निकायहरू र संघ संस्थाहरूबाट उपलब्ध हुनसक्ने जनशक्तिको विवरण सम्बन्धित संघसंस्था तथा निकायहरूबाट प्राप्त गरि तथ्याङ्क अद्यावधिक

गरिनेछ । अद्यावधिक गरिएका स्वयंसेवकहरूलाई निजहरुको क्षमताका आधारमा विपद्को पूर्वतयारी तथा विपद् पछिको आपत्कालिन व्यवस्थापनमा परिचालन गरिने छ ।

हालसम्म नगर क्षेत्रभित्र नेपाल रेडक्रस सोसइटी, सरकारी निकायहरु तथा अन्य संघसंस्थाद्वारा तयार गरिएका स्वयंसेवकहरुको विस्तृत विवरण अनुसूचि ७ मा उल्लेख गरिएकोछ ।

(१६) स्वयंसेवकको शर्त तथा सुविधा :-

यस कार्यविधि बमोजिम परिचालन गरिने स्वयंसेवकका शर्त तथा सुविधा देहाय बमोजिम हुनेछन :-

- (क) स्वयंसेवकलाई निर्वाह भत्ता बापत मासिक रूपमा स्वयंसेवक छनौट, परिचालन तथा व्यवस्थापन समितिले समय/समयमा निर्धारण गरेका अनुसूची - ५ बमोजिमको रकम प्रदान गरिनेछ ।
- (ख) स्वयंसेवकलाई बढीमा एक वर्षका लागि सेवा करार सम्भौता गर्न सकिनेछ । स्वयंसेवकको आवश्यकता थप महशुस भएमा वा स्वयंसेवको सेवा थप गर्नु पर्ने भएमा कार्य सम्पादन मूल्यांकनको आधारमा प्रत्येक आर्थिक वर्षमा स्वयंसेवक सेवा कार्यपालिकाको निर्णयानुसार नविकरण गर्न सकिने छ ।
- (ग) स्वयंसेवकका लागि अनुसूची- ६ बमोजिमका कार्य शर्तहरु रहनेछन ।
- (घ) स्वयंसेवकले सेवा प्रवाह गर्न नचाहेमा वा नसक्ने भएमा गोदावरी नगरपालिकाको कार्यालय समक्ष एक महिना अगावै लिखित जानकारी दिनुपर्नेछ ।

परिच्छेद - ४ विविध

(१७) स्वयंसेवकको आचारसंहिता:

(अ) स्वयंसेवकले देहाय बमोजिमका आचारसंहिताको पालना गर्नुपर्नेछ :-

- (क) स्वयंसेवकले नियुक्तिपत्र बुझेको मितिले ३ दिन भित्र तोकेको क्षेत्रमा हाजिर भईसक्नु पर्ने छा,
- (ख) स्वयंसेवकले राजनैतिक क्रियाकलापमा संलग्न हुनु हैन र कार्य सम्पादन गर्दा आफ्नो राजनैतिक आस्थाको प्रभाव पर्न दिनु हुँदैन,
- (ग) स्वयंसेवकले आफूलाई सुम्पिएको जिम्मेवारी स्वयंसेवाको भावना, विश्वव्यापी मान्यता अनुरूप इमान्दारितापूर्वक पुरा गर्नुपर्नेछ,
- (घ) स्वयंसेवकका लागि तोकिएको निर्वाह भत्ता र स्वयंसेवक कार्यरत निकायबाट कुनै सुविधा उपलब्ध गराउने निर्णय भएको भए सो अवस्थामा बाहेक स्वयंसेवकले कुनै संघ वा व्यक्तिबाट कुनै सुविधा लिन पाइने छैन,
- (ङ) स्वयंसेवकले अनुशासित भई शिष्ट र विधिसम्मत व्यवहार गर्दै आफूलाई आदर्शवान रनमूना पात्रका रूपमा प्रस्तुत गर्नु पर्नेछ,
- (च) स्वयंसेवकले सामाजिक सदभाव र शान्ति व्यवस्था तथा वातावरणीय अनुकलतामा खलल पुर्याउने कार्य गर्नु हुँदैन,
- (छ) स्वयंसेवकले नगर र जनताको वृहत्तर हितमा आघात पुर्ने कुनै पनि कार्य गर्न पाइनेछैन,
- (ज) नगरपालिकाले दिएका निर्देशन पालना गर्नु पर्नेछ,

(भ) स्वयंसेवक नगरपालिका प्रति उत्तरदायी हुनुपर्नेछ,

(आ) कुनै स्वयंसेवकले दफा १७ कोउपदफा(अ) बमोजिमको आचारसंहिताको पालना नगरेमा नगरपालिकाले त्यस्ता स्वयंसेवकलाई अवकाश दिनेछ । तर सुनुवाईको मौका नदिई कुनै स्वयंसेवकलाई अवकाश दिइने छैन ।

(१८) स्वयंसेवकहरुको अवकाश

नगरपालिकाले स्वयंसेवकहरुलाई देहाय बमोजिमको अवस्थामा अवकाश दिन सक्नेछ :-

- (क) स्वयंसेवकको तोकिएको कार्य अवधि पुरा भएमा,
- (ख) खटाएको कार्यस्थलमा समयमा र नियमित रूपमा हाजिर नभएमा,
- (ग) सन्तोषजनक रूपमा कार्यसम्पादन नगरेमा,
- (घ) खराब आचरण प्रदर्शन गरेमा,
- (ङ) स्वयंसेवकले कुनै राजनैतिक दलमा सहभागी भएमा वा दलको सदस्य भएमा

(१९) स्वयंसेवकको बिमा

व्यक्तिको सुरक्षालाई प्राथमिकतामा राखी “सुरक्षा प्रथम” भन्ने सिद्धान्तलाई अनुसरण गरिनेछ । कुनैपनि स्वयंसेवकको परिचालन गर्नुभन्दा अधि स्वयंसेवक दुर्घटना बिमा गराएर मात्र स्वयंसेवक परिचालन गरिनेछ । सेवा कार्यमा खटिएका स्वयंसेवकहरु कुनै किसिमको दुर्घटनामा परे सो बिमा रकमबाट उपचार तथा क्षतिपूर्ति प्राप्त गर्न सकिने हुनाले यस्तो बिमालाई अनिवार्य गरिनेछ ।

(२०) स्वयंसेवकको अनुगमनः

परिचालन गरिएका स्वयंसेवकले गरेको कार्यहरुको अनुगमन स्वयंसेवक छनौट, परिचालन तथा व्यवस्थापन समिति, नगरपालिका वा नगरपालिकाले तोकेको निकायबाट गरिनेछ ।

(२१) मूल्याङ्कन :

स्वयंसेवक वा स्वयंसेवक समूहको सेवाको प्रभावकारिताको मूल्याङ्कन स्वयंसेवक छनौट, परिचालन तथा व्यवस्थापन समिति, नगरपालिका वा नगरपालिकाले तोकेको निकायबाट गरिनेछ ।

२१(क) स्वयंसेवकको मूल्याङ्कनसम्बन्धी आधारहरू :

- कार्यगत सीपबाहेक अन्य कुरामा पनि ध्यान दिई स्वयंसेवकद्वारा गरिएका योगदान र परिचालनको उद्देष्य बीचमा रहेको सम्बन्धलाई पनि उल्लेख गरिनेछ ।
- स्वयंसेवकहरुको काम गर्ने तौर-तरिका, बानी वा उनीहरूको संलग्नताका विभिन्न पक्षमा सम्बन्धित लाभग्राही, अन्य स्वयंसेवक अथवा कर्मचारीले के-कस्ता कुरा भन्छन् भन्ने कुरा पनि उनीहरूलाई जानकारी दिईनेछ ।

- कुनै पनि प्रकारको सम्भावित नकारात्मक टिप्पणी अगाडि सार्वभन्दा पहिले स्वयंसेवकले आफ्नो कार्य सम्पादनमा केही परिवर्तन त्याउन चाहेको कुरा पहिचान गर्ने मौका पाएका छन् कि छैनन् भनी सुनिश्चित गरिनेछ ।
- यदि समस्याको उपयुक्त समाधान नभएको जस्तो लागेमा स्वयंसेवकका सबल तथा दुर्बल पक्षको मूल्याङ्कन गरिनेछ । यस्तो अवस्थामा स्वयंसेवकका सीप र आवश्यकता अनुकूल निजलाई संलग्न गर्न सक्ने अन्य कुनै संस्थामा समेत मौका दिईनेछ ।
- यदि अन्य कुनै समाधान अथवा अर्को सम्भाव्य ठाउँमा खटाउन नसकिने स्थितिमा त्यस्ता स्वयंसेवकलाई बिदाइ गरिनेछ ।

(२२) स्वयंसेवकले प्रतिवेदन बुझाउनुपर्ने:

स्वयंसेवक परिचालन गरेपछि उनीहरूको काम तथा समयसहितको प्रतिवेदन तयार पार्नुपर्दछ । यसमा स्वयंसेवक परिचालनका प्रभावहरूको समेत विश्लेषण गरिनुपर्दछ । स्वयंसेवकले अनुसूची : ७ मा तोकिएका ढाँचामा प्रगति विवरण भरी नगरपालिकाको कार्यालयमा मासिक रूपमा प्रतिवेदन बुझाउनु पर्नेछ ।

२३ सञ्चार तथा समन्वय :

सेवालाई प्रभावकारी बनाउन सञ्चार तथा समन्वयको ढाँचा तयार गरिनेछ । सञ्चार तथा समन्वयको उचित व्यवस्था स्वयंसेवक छनौट, परिचालन तथा व्यवस्थापन समिति, नगरपालिका वा नगरपालिकाले तोकेको निकायबाट गरिनेछ ।

२४. स्वयंसेवकको निरन्तरता :

नगरपालिकाको सेवा प्रवाहमा प्रभावकारीताको लागि नयाँ स्वयंसेवक भर्ना गर्नुका साथै भएका स्वयंसेवकलाई कसरी लामो समयसम्म राख्न सकिन्छ भन्ने पक्षमा ध्यान दिईनेछ । स्वयंसेवकको निरन्तरतामा हुने समस्या सामान्यतया उत्प्रेरणासँग जोडिएको हुन्छ । स्वयंसेवकको उत्प्रेरणालाई घटन नदिन समितिले उनीहरूको व्यवहारमाथि निरन्तर ध्यान दिनेछ । उनीहरूलाई आफ्नो भावना इमान्दारीपूर्वक राख्न सक्ने अवस्थाको सिर्जना गरिनेछ । साथै उनीहरूले उठाएका विषयवस्तुलाई ध्यान दिईनेछ । स्वयंसेवकको ज्ञान, सीप, दक्षता र कार्यसम्पादनको आधारमा पुनः सेवा कार्यमा संलग्न गराई निरन्तरताको लागि अभिप्रेरित गर्न गरिनेछ ।

२५. बिदाइ :

स्वयंसेवकलाई दिईएको काम समाप्त भएपछि बिदाइ गरिनेछ । आफ्नो स्वेच्छाले पनि आफूले प्रदान गर्दै आएको सेवालाई स्वयंसेवकहरूले रोक्न सक्छन् । मूल्याङ्कनका आधारमा यदि स्वयंसेवकबाट तोकिएको कार्य विपरीत गरेमा वा सेवा प्रभावकारी नभएको पाइएमा पनि बिदाइ गर्नुपर्दछ ।

जब कुनै स्वयंसेवकले स्वेच्छाले छोड्छन् भने परिचालन तथा व्यवस्थापन समितिले निजको प्रस्थान (निर्गमन) अन्तर्वार्ता गरी छोड्नाको कारणको विवरण स्पष्ट रूपमा निजको व्यक्तिगत फाइलमा राखेछ । यदि स्वयंसेवकले आफ्नो विवरणमा हतोत्साहित भएर, कामसँग सम्बन्धित वा अन्य स्वयंसेवकहरू वा कर्मचारीसँग काम गर्ने कठिनाइ भएर छोडेको भन्ने उल्लेख गरेमा स्वयंसेवक व्यवस्थापनले त्यस्तो भ्रमलाई स्पष्ट गर्ने प्रयास गर्नेछ र कुनै रचनात्मक आलोचना गरिएको छ भने त्यस्तोलाई व्यवहारमा प्रयोग गर्नेतर्फ ध्यान दिईनेछ ।

अनुसूची - १

(दफा ८ को खण्ड (ज) सँग सम्बन्धित)

उम्मेदवारको योग्यता मूल्यांकनको आधार

सि.नं.	मूल्यांकनको आधार	अंकभार	कैफियत
१	शैक्षिकयोग्यता	विशिष्टश्रेणी	१०
		प्रथम श्रेणी	८
		दोश्रो श्रेणी	७
		तेश्रो श्रेणी	४
२	स्वयंसेवासम्बन्धी अनुभव	१ वर्ष सम्म	५
		१ वर्ष देखी २ वर्ष सम्म	७
		२ वर्ष भन्दा माथी	१०
३	सम्बन्धित वडाको स्थानीय बासिन्दा		५
	स्वयंसेवी भावना		५
	समुदाय सँग घुलमिल हुन सक्ने क्षमता		५
	महिला, दलित, आदिवासी, जनजाती, अपाङ्गता तथा मध्यस्थी को हकमा		५
	कुल	४०	

अनुसची - २

दफा ८ को खण्ड (ट) सँग सम्बन्धित

सम्झौताको ढाँचा

गोदावरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वज्रवाराही, चापागाउँ, ललितपुर र स्वयंसेवकका बीच गरिएका आपसीसम्झौता ।

लिखितम हामी तपशीलका पक्षहरु आगे गोदावरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वज्रवाराही, चापागाउँ, ललितपुर (जसलाई यसपछि प्रथम पक्ष भनिनेछ) रजिल्ला नगरपालिका, र नगरपालिका वडानं...बस्ने..... वर्ष.....को श्री..... (जसलाई यसपछि दोश्रो पक्ष भनिनेछ) का बीच मिति..... मा सम्झौता भई एक एक प्रति बुझीलियौं दियौं ।

(१) दोस्रो पक्षले गर्नु पर्ने मूख्य-मूख्य कार्यको विवरणः

(क) आफूलाई खटाइएको कार्यालय र क्षेत्रमा गई तोकिएको कामकाज गर्ने,

(२) बुँदा नं. १. मा उल्लेखित सेवा उपलब्ध गराए वापत प्रथम पक्षले दोश्रो पक्षलाई उपलब्ध गराउने सेवासुविधाहरु देहाय वमोजिम हुनेछन् :

(क) प्रथम पक्षले दोश्रो पक्षलाई मासिक रूपमा निर्वाह भत्तार दैनिक यातायात तथा खाजा खर्च वापत रु..... (अक्षरेपि..... मात्र) मात्र उपलब्ध गराउने छ ।

(ख) दोश्रो पक्षले तोकिएको कार्य समयानुसार तोकिएको निकायमा हाजिर भई प्रथम पक्षले उपलब्ध गराएका हाजिरी खातामा हाजिरी गरी काम गर्नु पर्नेछ । उक्त हाजिरी प्रमाणित भएपछि मात्र निर्वाह भत्तार दैनिक यातायात तथा खाजा खर्च भुक्तानी हुनेछ ।

(ग) दोश्रो पक्षले माथि उल्लेखित बाहेक कुनै पनि किसिमको सुविधा पाउने छैन ।

(३) दोश्रो पक्षले आफ्नो जिम्मामा रहन आउने प्रथम पक्षको चल, अचल सम्पति हिफाजत साथ प्रयोग गरीकार्य सम्पन्न भए पश्चात प्रथम पक्षलाई बुझाउनु पर्नेछ ।

(४) दोश्रो पक्षको काम सन्तोषजनक नभएमा प्रथम पक्षबाट पन्थ (१५) दिनको सूचना दिई यो करारसम्झौता भंग गर्न सम्भव नहीन ।

(५) यो सम्झौता मिति देखि सम्म कायम रहनेछ । कायम रहने मिति भन्दा पछि यससम्झौताका कारण प्रथम पक्ष माथि दोस्रो पक्षले कुनै दायित्व सिर्जना गर्न पाउने छैन ।

(६) प्रथम पक्षलाई हानी हुने काम गरेमा वा सम्झौता वमोजिमको कार्य नगरेमा जुनसुकै बेला करार भंग गर्न सकिने छ । हानी नोक्सानी भएमा सोको क्षतिपूर्ति कानून वमोजिम असूल उपर गर्ने यो सम्झौताले बाधा पुर्याउने छैन ।

प्रथम पक्षको तर्फबाट

नाम :

दस्तखत :

पद :

रोहवर

साक्षी

नाम :

दस्तखत :

ठेगाना :

पद :

कार्यालयका छाप

दोश्रो पक्षका तर्फबाट

नाम :

ठेगाना :

दस्तखत :

रोहवर

साक्षी

नाम :

ठेगाना :

दस्तखत :

इति सम्बत २०..... साल..... महिना गते रोज..... शुभम ।

अनुसूची - ३

दफा द को खण्ड (ट) सँग सम्बन्धित

स्वयंसेवकलाई दिइने नियुक्ति पत्रको ढाँचा

श्री.....

मिति :

विषय : स्वयंसेवक तोकिएको सम्बन्धमा ।

तपाईंलाई “नगर विकास स्वयंसेवक परिचालन कार्यविधि, २०७७” को दफा ६ को खण्ड (ट) तथा सोही कार्यविधिको अनुसूची-२ को सम्झौता बमोजिम मिति.....देखिसम्म यस नगरपालिकाको कार्यालय /.... नं वडा कार्यालयमा स्वयंसेवक भई कार्य गर्ने गरी तोकिएको छ ।
तोकिएका कार्यक्षेत्रमा गई सुम्पेका जिम्मेवारी लगनशीलता एवं ईमान्दारीतापूर्वक गर्नुहुनेछ भन्ने अपेक्षा राखिएको छ ।

(.....)
कार्यालय प्रमुख

अनुसूची - ४
(दफा १४ सँग सम्बन्धित)

व्यक्तिगत विवरण

(क) नाम :- स्थायी ठेगाना :-

(टेलिफोन, इमेल, फ्याक्स सहित) :-

(ख) सम्पर्क ठेगाना (टेलिफोन, इमेल, फ्याक्स सहित) :-

(ग) जन्म मिति :-

(घ) उमेर:-

(ङ) लिङ्ग:-

(च) वैवाहिक स्थिति :

(छ) सवारी चालक अनुमति पत्र :-

शैक्षिक तथा अन्य :

(क) अन्य संस्थामा हालको संलग्नता :-

(ख) शैक्षिक योग्यता (उच्चतम) :-

(ग) प्राप्त तालिमको विवरण :-

(घ) सेवा गर्न चाहेको क्षेत्र :-

(ङ) सेवा गर्न चाहेको स्थान, महिना, बार, समय (घण्टा) :-

(च) दक्षता :-

(छ) अन्य संस्थामा स्वयंसेवाको अनुभव :-

.....
(दस्तखत)

अनुसूची - ५

(दफा १६ को खण्ड (ग) सँग सम्बन्धित)

स्वयंसेवकको दैनिक –यातायात तथा खाजा खर्च

सि.नं.	स्वयंसेवकको योग्यता तथा दक्षता	दैनिक यातायात तथा खाजा खर्च
१	स्नातकोत्तर तह उत्तीर्ण (प्राविधिक)	४५०/-
२	स्नातकोत्तर तह उत्तीर्ण (अप्राविधिक)	४५०/-
३	स्नातक तह उत्तीर्ण (प्राविधिक)	४५०/-
४	स्नातक तह उत्तीर्ण (अप्राविधिक)	४५०/-
५	प्रविणता प्रमाण(पत्रतह उत्तीर्ण (प्राविधिक)	४५०/-
६	प्रविणता प्रमाण(पत्रतह उत्तीर्ण (अप्राविधिक)	४५०/-
७	प्रवेशिका परीक्षा उत्तीर्ण (प्राविधिक)	४५०/-
८	प्रवेशिका परीक्षाउत्तीर्ण (अप्राविधिक)	४५०/-
९	बिभिन्न विपद् जोखिम न्युनिकरण लगायत अन्य विषयमा दक्षता भएका वा विज्ञ	४५०/-

नोट: न. पा. लाई आवाश्यक विशेष प्राविधिक स्वयंसेवक सेवा लिनु परेमा सो को निर्वाह भत्ता समितिको निर्णयानुसार हुनेछः

अनुसूची : ६

(दफा १६ को खण्ड (ग) सँग सम्बन्धित)

स्वयंसेवकका कार्यशर्तहरु

१ स्वयंसेवकको कार्यशर्तः

- (क) स्वयंसेवाको उच्च आदर्शले प्रेरित भई जाँगरिलो र मिहिनेतका साथ कार्य गर्नुपर्ने छ,
- (ख) आफूले गरेको कार्य सम्पादनको लक्ष्य र उपलब्धि प्रस्तुत हुनेगरी सूचकांकमा आधारित भई मासिक प्रगति प्रतिवेदन तयार गर्नुपर्ने छ,
- (ग) स्थानीय स्तरमा स्वयंसेवी क्रियाकलापहरुमा सहभागी हुने र स्वयंसेवी भावनाको प्रवर्द्धन गर्न पैरवी गर्नुपर्ने छ,
- (घ) समाजमा विद्यमान कुरीति र अन्धविश्वासहरुको विरुद्धमा जनचेतना अभीवृद्धि गर्न सकिय हुनुपर्ने छ,
- (ङ) नगर विकास स्वयंसेवक सेवा अन्तर्गत कार्यरत अन्य स्वयंसेवकहरुसँग समन्वय र सम्पर्क राखी एक अर्काको कार्यमा सुझाव र सहयोग पुऱ्याउनु पर्नेछ,
- (च) यसमा तोकिएको बाहेक नगरपालिकाले आवश्यकता अनुसार लगाएका सम्बन्धित क्षेत्रका कार्यहरु सम्पादन गर्नुपर्ने छ।
- (छ) “नगर विकास स्वयंसेवक परिचालन कार्यविधि/निर्देशिका” मा उल्लेखित सम्पुर्ण बुँदाहरु मान्य हुने छन्।

अनुसूची – ७

(दफा २२ सँग सम्बन्धित)

स्वयंसेवकले नगरपालिकामा बुझाउनुपर्ने प्रगति प्रतिवेदनको ढाँचा

मासिक प्रगति प्रतिवेदन: मिति.....देखि.....सम्म

सि.नं.	महिनाको लक्ष्य	लक्ष्य हासिल गर्ने गरेको कार्य	प्रगति	कैफियत
१				
२				
३				
४				
५				

अनुसूची - द

(दफा १६ को खण्ड (क) सँग सम्बन्धित)

तालिम प्राप्त स्वयंसेवकहरूको विवरण

क्र सं	नाम थर	स्थायी ठेगाना	लिङ्ग	सम्पर्क फोन	तालिमको अनुभव विषय र तह (आधारभूत / अग्रवर्ती)	तालिम अवधि र दिन	क्षेत्र (विपद् व्यवस्थापन, स्वास्थ्य तथा सरसफाई, शिक्षा, बन तथा वातावरण आदि)	कार्य अनुभव(महिना बर्ष)	हाल आवद्ध निकाय	कैफियत